

निजको पारिश्रमिक, सेवाका अन्य शर्त र सुविधा समितिले तोके बमोजिम हुनेछ।

(द) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) समितिको दीर्घकालीन तथा अल्पकालीन योजना, वार्षिक कार्यक्रम तथा बजेट तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,

(ख) समितिबाट स्वीकृत योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने,

(ग) समितिका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने,

(घ) समितिको काम, कारवाही सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न आवश्यक काम गर्ने,

(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने, गराउने।”

६. मूल आदेशमा दफा ५क. ५ख. र ५ग. थप: मूल आदेशको दफा ५ पछि देहायका दफा ५क. ५ख. र ५ग. थपिएका छन् :-

“५क. समितिको लेखा र लेखा परीक्षण: (१) समितिको आय व्ययको लेखा व्यवसायिक लेखा प्रणाली बमोजिम राखिनेछ।

(२) समितिले नेपाल सरकारले अपनाएको कार्यविधिबाट आन्तरिक लेखा परीक्षण गराउनु पर्नेछ।

(३) समितिको लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ।

(४) नेपाल सरकारले चाहेमा समितिको आय व्ययको लेखा, सो सम्बन्धी कागजात र अन्य नगद वा जिन्सी जुनसुकै बखत जाँच गर्न वा गराउन सक्नेछ।

५ख. समितिको वार्षिक प्रतिवेदन: समितिले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र वर्षभरिमा आफूले सम्पादन गरेको काम कारवाहीको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।

(६)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

५ ग. बैठक भत्ता: समितिका सदस्यहरुले बैठकमा भाग लिएर वापत तोकिए बमोजिम बैठक भत्ता पाउनेछन् ।”

७. मूल आदेशको दफा ६ मा संशोधन: मूल आदेशको दफा ६ मा रहेका “सबै पत्र व्यवहार तथा समितिको निर्णयहरु सचिवले प्रमाणित गर्नेछन्” भन्ने शब्दहरुको सट्टा “सबै पत्र व्यवहार कार्यकारी निर्देशक वा निजले तोकेको समितिका अधिकृतस्तरका कर्मचारीले प्रमाणित गर्नेछन्” भन्ने शब्दहरु राखिएका छन्।
८. मूल आदेशको दफा ८ मा संशोधन: मूल आदेशको दफा ८ मा रहेका “कानून तथा न्याय ” भन्ने शब्दहरु झिकिएका छन् ।

आज्ञाले,
माधव पौडेल
नेपाल सरकारको सचिव

नेपाल सरकार
अर्थ मन्त्रालयको
सूचना-१

नेपाल सरकारले आर्थिक ऐन, २०६६ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी मिसन अस्पताल, पाल्पाको लागि British Medical Association, UK बाट उपहार स्वरुप प्रदान गरिने GBP १,९१७.४६ (एक हजार नौ सय सत्र, सेन्ट छयालीस) मूल्य बराबरको Medical Text Books, CDs, DVDs आयातमा एक प्रतिशत भन्सार महसुल असुल गरी बाँकी भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।

(७)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।